

आँधीखोला गाउँपालिका आ.व. २०७८/७९ विनियोजन ऐनको (पहिलो शंसोधन)

प्रस्तावना : आँधीखोला गाउँपालिका, स्याङ्जाको आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम आँधीखोला गाउँपालिका, स्याङ्जाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “आँधीखोला गाउँपालिका, स्याङ्जाको संशोधित विनियोजन ऐन, २०७८” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७८/७९ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७८/७९को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ५१,४८,२७,०००.०० (अक्षरेपि एकाउन् करोड अठ्चालीस लाख सत्ताईस हजार मात्र) मान बढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन : मूल ऐनको आँधीखोला गाउँपालिका अन्तर्गतको पुँजीगत कार्यक्रममा विनियोजन भएको रकम मध्ये रु. १९,५०,०००।०० (अक्षरूपी उन्नाईस लाख पचास हजार मात्र) र समपूरक कोषबाट रु ३०,००,०००।०० (अक्षरूपी तीस लाख मात्र) गरी जम्मा ४९,५०,०००।०० (अक्षरूपी उनान्पचास लाख पचास हजार मात्र) थप गरी आकस्मिक कोष रु १,४९,५०,०००।०० (अक्षरूपी एक करोड उनान्पचास लाख पचास हजार मात्र) कायम गरिएको छ । यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८/७९ को निमित्त आँधीखोला गाउँपालिका, स्याङ्जाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च ब्यहोर्ने एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रस्ताव गरिएका योजना तथा कार्यक्रम कोभिड १९ को कारण उत्पन्न हुन सक्ने जटिल परिस्थितिको कारण आवश्यकता र औचित्यतताको आधारमा कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि खर्च गर्न सकिनेछ । राजस्वमा कमी आई प्रस्ताव गरिएका योजना तथा कार्यक्रम आगामी आर्थिक वर्ष कार्यान्वयन एवम् स्रोत सुनिश्चितता गर्न नसकेमा आ.व. २०७८/७९ र सो भन्दा पछिका आर्थिक वर्षमा कार्यान्वयन गरिनेछ ।

(५) विनियोजन स्रोतको आय तथा निकास घटीबढी भएको अवस्थामा गाउँ कार्यपालिकाबाट सोही बमोजिमको स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गरिनेछ ।

सुधिर कुमार पौडेल

अध्यक्ष

प्रमाणीकरण मिति – २०७८।१०।०६